



खाँडादेवी गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
माकादुम, रामेछाप
बागमती प्रदेश, नेपाल

बोलपत्र आव्हान सम्बन्धि सुचना

पहिलो पटक प्रकाशित मिति: २०७८/०५/१६

यस खाँडादेवी गाउँपालिकाको आ.व.०७८/०७९ मा स्वीकृत कार्यक्रम बमोजिम निम्न उल्लेखित कार्यहरू बोलपत्रको माध्यमबाट गर्नुपर्ने भएकोले इजाजत प्राप्त निर्माण व्यवसायीहरूबाट निम्न शर्तहरूको अधिनमा रहि रीतपूर्वकको बोलपत्र पेश गर्न आह्वान गरिएको छ ।

- यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले ३० औँ दिनको कार्यालय समयभित्र नवीकरण गरेको इजाजत पत्र, मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थानी लेखा नं. लिएको प्रमाणपत्र आ.व. ०७६/०७७ को करचुक्ता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपीहरू संलग्न गरी बोलपत्र खरिद बापतको रकम पछि फिर्ता नहुने गरी श्री लक्ष्मी बैंक, खाँडादेवी शाखा, रामेछापमा रहेको यस कार्यालयको नाममा रहेको राजश्व खाता नं. ०८५०३००००२६ मा नगद जम्मा गरी बोलपत्र खरिद गर्न सकिने छ ।
- बोलपत्र फारमको प्रत्येक महलहरू स्पष्ट रूपमा भरी अधिकार प्राप्त व्यक्तिले सही छाप गरी सूचना प्रकाशित भएको मितिले ३१ औँ दिनको १२:०० बजेसम्म गाउँकार्यपालिकाको कार्यालय, माकादुम, रामेछापको नाममा सम्बोधन गरी कामको विवरण, बोलपत्रदाताको नाम, ठेगाना र फोन नं. स्पष्ट खुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय प्रणाली www.bolpatra.gov.np मार्फत आवश्यक सम्पूर्ण कागजातहरू साथ दर्ता गराउनु पर्नेछ ।
- म्याद भित्र दर्ता भएका बोलपत्रहरू ३१ औँ दिनको २:०० बजे यस खाँडादेवी गाउँपालिकाको हाताभित्र खोलिने छ । बोलपत्रदाता वा निजका प्रतिनिधिहरूको अनुपस्थितिमा समेत बोलपत्र खोल्न कुनै बाधा पर्ने छैन ।
- बोलपत्र खरिद गर्ने वा दर्ता गर्ने अन्तिम दिन सार्वजनिक विदा पर्न गएमा त्यसको लगत्तै भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा हुनेछ ।
- बोलपत्र फारम साथ जमानत बापत रकम श्री लक्ष्मी बैंक, खाँडादेवी शाखा, रामेछापमा रहेको खाँडादेवी गाउँपालिकाको धरौटी खाता नं. ०८५०३०००१९० मा नगद जम्मा गरेको सक्कलै भौचर वा यस कार्यालयको नाममा मान्यता प्राप्त वाणिज्य बैंकबाट जारी भएको बोलपत्र जमानत (विडबण्ड) को सक्कल प्रति पेश गर्नु पर्नेछ । यस्तो जमानत बोलपत्र दाखिला गर्ने अन्तिम मितिबाट ९० (नब्बे) दिनको म्याद अवधि भएको हुनु पर्नेछ ।
- कुनै शर्त राखी पेश गरेको, सूचनाको शर्त विपरित भएको, उपलब्ध गराइएको बोलपत्र फारममा थपघट गरिएको, रीत नपुगेको, म्याद नाघी पेश हुन आएको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
- नक्कली कागजात पेश गरी वा मिलेमतो गरी बोलपत्रमा भाग लिएको पाइएमा त्यस्ता बोलपत्रदाताको बोलपत्र रद्द गरी कालोसूचीमा समावेश गर्न सम्बन्धित निकायमा सिफारिस गरिने छ ।
- प्राप्त बोलपत्रहरू पूर्ण वा आंशिक रूपमा स्वीकृत गर्ने वा रद्द गर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहने छ ।
- बोलपत्र खरिदकर्ताले सार्वजनिक खरिद कार्यमा भाग लिन अयोग्य नभएको, प्रस्तावित खरिद कारवाहीमा आफ्नो स्वार्थ नबाझिएको सम्बन्धित पेशा व्यवसायमा कुनै सजाय नपाएको साथै सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा नपरेको भनी लिखित कबोल गरेको स्व:घोषण पत्र अनिवार्य रूपमा बोलपत्रसाथ पेश गर्नु पर्नेछ ।
- बोलपत्रदाताले सम्भावित जोखिम प्रति स्वयंम् उत्तरदायी भई निर्माणस्थल लगायत सम्पूर्ण पक्षको जानकारी लिएको मानिने छ ।
- यस सूचनामा उल्लेख भएकोमा सोही बमोजिम र अन्य विषयको हकमा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधन सहित) सार्वजनिक खरिद नियमावली, २०६४, खाँडादेवी गाउँपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ तथा प्रचलित ऐन नियम अनुसार हुनेछ ।
- बोलपत्र सम्बन्धी अन्य कुरा बुझ्न परेमा यस कार्यालयको वेबसाइट www.khandadevimun.gov.np हेर्नुहुन वा मो.नं. ९८५४०४३७४०, ९८४९६१९९८६ मा सम्पर्क गर्न सकिने छ ।

क्र.सं.	ठेक्का नं.	कामको विवरण	जमानत बापतको रकम	बोलपत्र दस्तुर	बोलपत्र मान्य अवधि	लागत अनुमा (with VAT, PS & Contingencies)
१.	KRM/NCB/WORKS/01/078/79	Upgrading of Aapchaur-Majuwa-Kuranthali-Nigalpani-Chapbot Sadak	Rs. 5,00,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 1,94,44,450.09/-
२.	KRM/NCB/WORKS/02/078/79	Upgrading of Makadum-Timu-Thansing-Doramba Sadak Project	Rs. 5,00,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 1,94,01,818.58/-
३.	KRM/NCB/WORKS/03/078/79	Upgrading of Barbot-Wodakaryalaya-Pinkhuri-Puranagaun Sadak	Rs. 5,00,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 1,87,51,191.25/-

४.	KRM/NCB/WORKS/04/078/79	Construction of Gopikhola-Pipaltar-Mauladi Water Supply Project	Rs. 5,00,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 1,87,85,412.98/-
	KRM/NCB/WORKS/05/078/79	Construction of Gaupalika Brihat Water Supply Project	Rs. 1,50,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 59,78,401.69/-
	KRM/NCB/TB-1/2078/79	Procurement of Fabrication & Installation of Trail Bridge Package	Rs. 50,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 19,70,928.18/-
	KRM/NCB/BS-02/2078/79	Supply, Delivery, Installation, Commissioning and Testing of broadband services in designated locations of Khandadevi Rural Municipality.	Rs. 4,00,000.00/-	Rs. 3000/-	90 days/120 days	Rs. 1,51,85,123.00/-

प्रमुख प्रशासकीय अधिकृत